

قُلْ أُوحِيَ إِلَيَّ أَنَّهُ اسْتَمَعَ نَفَرٌ مِّنَ الْجِنِّ فَقَالُوا إِنَّا

سَمِعْنَا قُرْآنًا عَجَبًا (1) يَهْدِي إِلَى الرُّشْدِ فَآمَنَّا بِهِ وَ

لَنْ نُّشْرِكَ بِرَبِّنَا أَحَدًا (2) وَ أَنَّهُ تَعَالَى جَدُّ رَبِّنَا مَا

اتَّخَذَ صَاحِبَةً وَ لَا وَلَدًا (3) وَ أَنَّهُ كَانَ يَقُولُ

سَفِيهًا عَلَى اللَّهِ شَطَطًا (4) وَ أَنَّا ظَنَنَّا أَنْ لَنْ تَقُولَ

الْإِنْسُ وَ الْجِنُّ عَلَى اللَّهِ كَذِبًا (5) وَ أَنَّهُ كَانَ رِجَالٌ

مِنَ الْإِنْسِ يَعُوذُونَ بِرِجَالٍ مِّنَ الْجِنِّ فَزَادُوهُمْ رَهَقًا

(6) وَ أَنَّهُمْ ظَنُّوا كَمَا ظَنَنْتُمْ أَنْ لَنْ يَبْعَثَ اللَّهُ

أَحَدًا (7) وَ أَنَّا لَمَسْنَا السَّمَاءَ فَوَجَدْنَاهَا مِثْلَ

حَرَسٍ شَدِيدًا وَ شُهْبًا (8) وَ أَنَّا كُنَّا نَقْعُدُ مِنْهَا

مَقَاعِدَ لِلسَّمْعِ فَمَنْ يَسْتَمِعِ الْآنَ يَجِدْ لَهُ شِهَابًا

رَصَدًا (9) وَ أَنَّا لَا نَدْرِي أَ شَرٌّ أُرِيدَ بِمَنْ فِي

~~~~~  
الْأَرْضِ أَمْ أَرَادَ بِهِمْ رَبُّهُمْ رَشَدًا (10) وَ أَنَا مِنَّا  
الصَّالِحُونَ وَ مِنَّا دُونَ ذَلِكَ كُنَّا طَرَائِقَ قِدَدًا (11) وَ  
أَنَا ظَنْنَا أَن لَنْ نُعْجِزَ اللَّهَ فِي الْأَرْضِ وَ لَنْ نُعْجِزَهُ  
هَرَبًا (12) وَ أَنَا لَمَّا سَمِعْنَا الْهُدَى آمَنَّا بِهِ فَمَنْ  
يُؤْمِنُ بِرَبِّهِ فَلَا يَخَافُ بَخْسًا وَ لَا رَهَقًا (13) وَ أَنَا  
مِنَّا الْمُسْلِمُونَ وَ مِنَّا الْقَاسِطُونَ فَمَنْ أَسْلَمَ فَأُولَئِكَ  
تَحَرَّوْا رَشَدًا (14) وَ أَمَّا الْقَاسِطُونَ فَكَانُوا لِجَهَنَّمَ  
حَطَبًا (15) وَ أَن لَوْ اسْتَقَامُوا عَلَى الطَّرِيقَةِ  
لَأَسْقَيْنَاهُمْ مَاءً غَدَقًا (16) لِنَفْتِنَهُمْ فِيهِ وَ مَنْ  
يُعْرِضْ عَنْ ذِكْرِ رَبِّهِ يَسْلُكْهُ عَذَابًا صَعَدًا (17) وَ  
أَنَّ الْمَسَاجِدَ لِلَّهِ فَلَا تَدْعُوا مَعَ اللَّهِ أَحَدًا (18) وَ أَنَّهُ

لَمَّا قَامَ عَبْدُ اللَّهِ يَدْعُوهُ كَادُوا يَكُونُونَ عَلَيْهِ لِبَدًا

(19)

Say: It has been revealed to me that a company of jinns listened (to the Qur'an). They said, 'We have really heard a wonderful recital! 'It gives guidance to the right, and we have believed therein: we shall not join (in worship) any (gods) with our Lord. 'And exalted is the majesty of our Lord: He has taken neither a wife nor a son. 'There were some foolish ones among us, who used to utter extravagant lies against Allah; 'But we do think that no man or jinn should say aught that untrue against Allah. 'True, there were persons among mankind who took shelter with persons among the jinns, but they increased them into further error. 'And they (came to) think as ye thought, that Allah would not raise up any one (to Judgment). 'And we pried into the secrets of heaven; but we found it filled with stern guards and flaming fires. 'We used, indeed, to sit there in (hidden) stations, to (steal) a hearing; but any who listens now will find a flaming fire watching him in ambush. 'And we understand not whether ill is intended to those on earth, on whether their Lord (really) intends to guide them to right conduct. 'There are among us some that are righteous, and some the contrary: we follow divergent paths. 'But we think that we can by no means frustrate Allah throughout the earth, nor can we frustrate Him by flight. 'And as for us, since we have listened to the guidance, we have accepted it: and any who believes in his Lord has no fear, either of a short (account) or of any injustice. 'Amongst us are some that submit their wills (to Allah), and some that swerve from justice. Now those who

submit their wills - they have sought out (the path) of right conduct: 'But those who swerve,- they are (but) fuel for hell-fire'-(and Allah's Message is): "If they (the pagans) had (only) remained on the (right) way, We should certainly have bestowed on them rain in abundance. "That We might try them by that (means). But if any turns away from the remembrance of his Lord, He will cause him to undergo ever-growing chastisement."And the places of worship are for Allah (alone): so invoke not any one along with Allah; "Yet when the devotee of Allah stands forth to invoke Him, they just make round him a dense crowd."

اے نبیؐ، کہو، میری طرف وحی بھیجی گئی ہے کہ جنوں کے ایک گروہ نے غور سے سنا پھر (جا کر اپنی قوم کے لوگوں سے) کہا: "ہم نے ایک بڑا عجیب قرآن سنا ہے جو راہِ راست کی طرف رہنمائی کرتا ہے اس لیے ہم اُس پر ایمان لے آئے ہیں اور اب ہم ہر گز اپنے رب کے ساتھ کسی کو شریک نہیں کریں گے"۔ اور یہ کہ "ہمارے رب کی شان بہت اعلیٰ و ارفع ہے، اُس نے کسی کو بیوی یا بیٹا نہیں بنایا ہے"۔ اور یہ کہ "ہمارے نادان لوگ اللہ کے بارے میں بہت خلاف حق باتیں کہتے رہے ہیں"۔ اور یہ کہ "ہم نے سمجھا تھا کہ انسان اور جن کبھی خدا کے بارے میں جھوٹ نہیں بول سکتے"۔ اور یہ کہ "انسانوں میں سے کچھ لوگ جنوں میں سے کچھ لوگوں کی پناہ مانگا کرتے تھے، اس طرح انہوں نے جنوں کا

غرو اور زیادہ بڑھا دیا۔ اور یہ کہ "انسانوں نے بھی وہی گمان کیا جیسا تمہارا  
گمان تھا کہ اللہ کسی کو رسول بنا کر نہ بھیجے گا۔" اور یہ کہ "ہم نے آسمان کو ٹٹولا تو  
دیکھا کہ وہ پہرے داروں سے پٹا پڑا ہے اور شہابوں کی بارش ہو رہی ہے۔" اور  
یہ کہ "پہلے ہم سن گن لینے کے لیے آسمان میں بیٹھنے کی جگہ پالیتے تھے، مگر اب  
جو چوری چھپے سننے کی کوشش کرتا ہے وہ اپنے لیے گھات میں ایک شہاب ثاقب  
لگا ہوا پاتا ہے۔" اور یہ کہ "ہماری سمجھ میں نہ آتا تھا کہ آیزمیں والوں کے ساتھ  
کوئی برا معاملہ کرنے کا ارادہ کیا گیا ہے یا ان کا رب انہیں راہ راست دکھانا چاہتا  
ہے۔" اور یہ کہ "ہم میں سے کچھ لوگ صالح ہیں اور کچھ اس سے فروتر ہیں، ہم  
مختلف طریقوں میں بٹے ہوئے ہیں۔" اور یہ کہ "ہم سمجھتے تھے کہ نہ زمین میں  
ہم اللہ کو عاجز کر سکتے ہیں اور نہ بھاگ کر اُسے ہر سکتے ہیں۔" اور یہ کہ "ہم نے  
جب ہدایت کی تعلیم سنی تو ہم اس پر ایمان لے آئے۔ اب جو کوئی بھی اپنے رب  
پر ایمان لے آئے گا اسے کسی حق تلفی یا ظلم کا خوف نہ ہوگا۔" اور یہ کہ "ہم میں  
سے کچھ مسلم (اللہ کے اطاعت گزار) ہیں اور کچھ حق سے منحرف۔ تو جنہوں  
نے اسلام (اطاعت کا راستہ) اختیار کر لیا انہوں نے نجات کی راہ ڈھونڈ لی، اور جو



حق سے منحرف ہیں وہ جہنم کا ایندھن بننے والے ہیں" - اور (اے نبی، کہو، مجھ پر یہ وحی بھی کی گئی ہے کہ) لوگ اگر راہ راست پر ثابت قدمی سے چلتے تو ہم انہیں خوب سیراب کرتے تاکہ اس نعمت سے ان کی آزمائش کریں۔ اور جو اپنے رب کے ذکر سے منہ موڑے گا اس کا رب اسے سخت عذاب میں مبتلا کر دے گا۔ اور یہ کہ مسجدیں اللہ کے لئے ہیں، لہذا ان میں اللہ کے ساتھ کسی اور کو نہ پکارو۔ اور یہ کہ جب اللہ کا بندہ اس کو پکارنے کے لئے کھڑا ہو تو لوگ اس پر ٹوٹ پڑنے کے لئے تیار ہو گئے۔

ऐ नबी, कहो, मेरी तरफ वहय भेजी गई है कि जिन्नों के एक गरौह ने गौर से सुना फिर (जाकर अपनी क़ौम के लोगों से) कहा, हमने एक बड़ा अजीब कुरआन सुना है जो राहे-रास्त की तरफ रहनुमाई करता है इसलिए हम उसपर ईमान ले आए हैं और अब हम हरगिज़ अपने रब के साथ किसी को शरीक नहीं करेंगे |” और यह कि “हमारे रब की शान बहुत आला व अरफ़ा है, उसने किसी को बीवी या बेटा नहीं बनाया है |” और यह कि “हमारे नादान लोग अल्लाह के बारे में बहुत खिलाफे-हक़ बातें करते रहे हैं |” और यह कि “हमने समझा था कि इनसान और जिन्न खुदा के बारे में झूट नहीं बोल सकते |” और यह कि “इनसानों में से कुछ लोग जिन्नों में से कुछ लोगों की पनाह माँगा करते थे, इस तरह उन्होंने जिन्नों का गुरुर और ज़्यादा बढ़ा दिया |” और यह कि “इनसानों ने भी गुमान किया जैसे तुम्हारा गुमान था कि अल्लाह किसी को रसूल बनाकर न भेजेगा |” और यह कि “हमने आसमान को टटोला तो देखा कि वह पहरेदारों से पटा पड़ा है



~~~~~

और शिहाबों की बारिश हो रही है ।” और यह कि “पहले हम सुन-गुन लेने के लिए आसमान में बैठने की जगह पा लेते थे, मगर अब जो चोरी-छिपे सुनने की कोशिश करता है वह अपने लिए घात में एक शिहाबे-साक्रिब लगा हुआ पाता है ।” और यह कि “हमारी, समझ में न आता था कि आया ज़मीनवालों के साथ कोई बुरा मामला करने का इरादा किया गया है या उनका रब उन्हें राहे-रास्त दिखाना चाहता है । और यह कि “हम में से कुछ लोग सालेह हैं और कुछ इससे फ़िरोतर हैं, हम मुख्तलिफ़ तरीकों में बंटे हुए हैं ।” और यह कि “हम समझते थे कि न ज़मीन में हम अल्लाह को आजिज़ कर सकते हैं और न भागकर उसे हरा सकते हैं ।” और यह कि “हमने जब हिदायत की तालीम सुनी तो हम उसपर ईमान ले आए । अब जो कोई भी अपने रब पर ईमान ले आएगा उसे किसी हक़तल्फी या जुल्म का ख़ौफ़ न होगा ।” और यह कि “हम में से कुछ मुसलिम (अल्लाह के इताअतगुज़ार) हैं और कुछ हक़ से मुनहरिफ़ । तो जिन्होंने इस्लाम (इताअत का रास्ता) इख़तियार कर लिया उन्होंने नजात की राह ढूँढ ली, और जो हक़ से मुनहरिफ़ हैं वे जहन्नम का ईंधन बननेवाले हैं ।” और (ऐ नबी कहो, मुझपर यह वहय की गई है कि) लोग अगर राहे-रास्त पर साबित क़दमी से चलते तो हम उन्हें ख़ूब सैराब करते ताकि इस नेमत से उनकी आज़माइश करें । और जो अपने रब के ज़िक्र से मुँह मोड़ेगा उसका रब उसे सख्त अज़ाब में मुब्तला कर देगा । और यह कि मस्जिदें अल्लाह के लिए हैं, लिहाज़ा उनमें अल्लाह के साथ किसी और को न पुकारो । और यह कि जब अल्लाह का बन्दा उसको पुकारने के लिए खड़ा हुआ तो लोग उसपर टूट पड़ने के लिए तैयार हो गए ।